

## परम्परागत पेशा व्यवसायमा लागेका युवालाई प्रोत्साहन सम्बन्धी मापदण्ड, २०७८

रोजगारी सृजना तथा उद्यमशीलताको विकासमा परम्परागत पेशा व्यवसायको महत्वपूर्ण भूमिका रहेको हुन्छ । परम्परागत पेशा व्यवसायहरू लोप हुँदै गइरहेको सन्दर्भमा त्यस्ता व्यवसायमा युवाहरूको सहभागिता बढाउँदै संरक्षण र संवर्द्धन गर्न यो कार्यक्रम राखिएको हो । परम्परागत पेशा व्यवसायमा लागेका युवाहरूलाई प्रोत्साहन गर्दै उद्यमशीलताका साथसाथै उत्पादनमा बृद्धि गर्ने उद्देश्यले अनुदान रकम प्रदान गर्न परम्परागत पेशा व्यवसायमा लागेका युवालाई प्रोत्साहन सम्बन्धी मापदण्ड, २०७८ स्वीकृत गरिएको छ ।

- १. प्रस्ताव आव्हान:** (१) परम्परागत पेशा व्यवसायमा लागेका युवाको पहिचान गर्न कम्तिमा २१ दिनको सार्वजनिक सूचना प्रकाशित गरिनेछ ।
- (२) प्रस्ताव आव्हान सम्बन्धी सूचनाको लागि स्थानीय तहमा समेत पत्राचार गरिनेछ ।
- (३) उपदफा (१) बमोजिमको सूचनाका आधारमा इच्छुक युवाले अनुसूची १ बमोजिमको ढाँचामा सम्बन्धित स्थानीय तहको सिफारिस सहित मन्त्रालयमा निवेदन पेश गर्नुपर्नेछ ।
- २. पेशा गर्नुपर्ने कागजातहरू:** दफा १ बमोजिम निवेदन पेश गर्दा देहायका कागजातसहित पेशा गर्नु पर्नेछ ।
- (क) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
- (ख) सम्बन्धित स्थानीय तहको सिफारिस,
- (ग) गर्दै आएको परम्परागत पेशा व्यवसाय सम्बन्धी विवरण ।
- ३. मूल्याङ्कनका आधारहरू:** (१) दफा १ को उपदफा (३) बमोजिम परेका निवेदनका आधारमा परम्परागत पेशा व्यवसायमा लागेका युवाको छनोट गर्न मूल्याङ्कनका आधारहरू देहाय बमोजिम हुनेछन्:
- (घ) पेशा व्यवसाय सञ्चालन गरेको अवधि,
- (ङ) पेशा व्यवसायमा प्रयोग हुने कच्चा पदार्थ,
- (च) उत्पादित वस्तुको बजार,
- (छ) पेशा व्यवसायबाट रोजगार व्यक्तिको संख्या,
- (ज) पेशा व्यवसाय प्रवर्द्धन योजना ।
- (२) दफा (१) मा उल्लेखित आधारहरूको अङ्क विभाजन अनुसूची २ बमोजिम हुनेछ ।
- ४. मूल्याङ्कन तथा सिफारिस समिति:** (१) परम्परागत व्यवसायमा संलग्न युवा छनोट गरी सिफारिस गर्न देहाय बमोजिमको मूल्याङ्कन तथा सिफारिस समिति रहनेछ:
- |  |            |
|--|------------|
| युवा तथा खेलकुद महाशाखा प्रमुख, मन्त्रालय                | संयोजक     |
| प्रतिनिधि, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय | सदस्य      |
| लेखा अधिकृत, मन्त्रालय                                   | सदस्य      |
| युवा शाखा प्रमुख, मन्त्रालय                              | सदस्य सचिव |
- (२) समितिले बैठकमा आवश्यकता अनुसार विज्ञ आमन्त्रित गर्न सक्नेछ ।
- (३) समितिले मूल्याङ्कन गर्दा भौगोलिक, जातीय र पेशागत पक्षलाई समेत आधार मान्न सक्नेछ ।
- (४) समितिले उपदफा (२) बमोजिमका आधारमा मूल्याङ्कन गरी छनोटका लागि मन्त्रालय समक्ष सिफारिस गर्नेछ ।

५. परम्परागत पेशा व्यवसायीहरूको छनोट: मन्त्रालयले मूल्याङ्कन तथा सिफारिस समितिले गरेको सिफारिसका आधारमा परम्परागत पेशा व्यवसायीहरूको छनोट गर्नेछ।

६. प्रोत्साहन रकम: दफा ३ बमोजिमको आधारमा मूल्याङ्कन तथा सिफारिस समितिले प्रोत्साहन रकमको परिमाण निर्धारण गरी स्वीकृतिका लागि मन्त्रालयमा पेश गर्नेछ।

७. सम्झौता: (१) मन्त्रालयले दफा (४) बमोजिम छनोट भएका परम्परागत व्यवसायीलाई छनोट भएको मितिले १५ दिनभित्र सम्झौता गर्नुपर्नेछ।

(२) कार्यक्रम सञ्चालन सम्बन्धी व्यवस्था सम्झौतामा उल्लेख भएबमोजिम हुनेछ।

८. भुक्तानी सम्बन्धी व्यवस्था: (१) परम्परागत पेशा व्यवसायीले सम्झौतामा उल्लेखित कार्यक्रम सम्पन्न गरी भुक्तानीका लागि देहाय बमोजिमका कागजात मन्त्रालयमा पेश गर्नुपर्नेछ:

(क) फोटो सहितको कार्य सम्पन्न प्रतिवेदन,

(ख) सम्बन्धित बिल, भरपाई

(ग) कार्यसम्पन्न भएकोले भुक्तानी दिने सम्बन्धी स्थानीय तहको सिफारिस ।

(२) मन्त्रालयले भुक्तानी दिनु अघि सम्बन्धीत परम्परागत व्यवसायको स्थलगत अनुगमन गर्न गराउन सक्नेछ।

(३) उपदफा (१) का आधारमा मन्त्रालयले अनुदान रकम भुक्तानी दिनेछ।

अनुसूची — १

दफा १ को उपदफा (२) सँग सम्बन्धित

परम्परागत पेशा व्यवसायीले पेशा गर्ने प्रस्तावको ढाँचा

- (क) निवेदकको नाम थर: .....
- (ख) पेशा व्यवसाय:.....
- (ग) पेशा व्यवसाय सञ्चालन भएको ठेगाना: .....
- (घ) निवेदकको सम्पर्क फोन न: ..... इमेल: .....
- (ङ) नागरिकता जारी भएको जिल्ला: ..... नागरिकता न: .....
- (च) योग्यता र अनुभव: .....
- (छ) व्यवसाय सम्बन्धी कुनै तालिम लिएको भए सो को विवरण: .....
- .....
- (ज) व्यवसायबाट उत्पादित वस्तु/सेवाको विवरण (क).....(ख).....
- (झ) पेशा व्यवसायमा सुधार, प्रवर्द्धन र विस्तारका लागि गर्नुपर्ने मुख्य कार्यहरू  
(क).....(ख) .....(ग) .....
- (ञ) पेशा व्यवसायमा सुधार, प्रवर्द्धन र विस्तारका लागि लाग्ने अनुमानित खर्च:.....
- (ट) निवेदनका साथ पेशा गरेका कागजातहरू:  
१. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,  
२. सम्बन्धित स्थानीय तहको सिफारिश,  
३. पेशा व्यवसाय दर्ता प्रमाणपत्र वा सञ्चालन गरेको देखिने प्रमाण  
४. व्यवसाय प्रवर्द्धन योजना

.....  
निवेदकको हस्ताक्षर

अनुसूची २

दफा ३ को उपदफा (२) बमोजिमको अङ्क विभाजनका आधारहरू

सि.नं.	व्यवसायी वा व्यवसायको नाम	मूल्याङ्कनका आधारहरू				
		व्यवसाय सञ्चालन गरेको अवधि (१०)	व्यवसायमा प्रयोग हुने कच्चा पदार्थ (१५)	उत्पादनको मात्रा र उत्पादित वस्तुको वजार (२०)	रोजगार प्रदान भएको संख्या (१५)	व्यवसाय प्रवर्द्धन योजना (४०)
१						
२						
३						
४						
५						

नोटः

१. व्यवसाय सञ्चालन गरेको अवधि: प्रतिवर्ष २ अङ्कका दरले बढीमा १० अङ्क
२. प्रयोग हुने कच्चा पदार्थ: स्थानीय, जिल्ला, प्रदेश भित्रको कच्चा पदार्थ प्रयोग गर्ने व्यवसायलाई क्रमश १५, १० र ५ अङ्क
३. उत्पादित वस्तुको वजार: गत आ.ब.मा प्रति लाख विक्रीको लागि १ अङ्क
४. रोजगार प्रदान भएको संख्या: प्रति व्यक्ति ३ अङ्कका दरले बढीमा १५ अङ्क
५. व्यवसाय प्रवर्द्धन योजना: मूल्याङ्कन तथा सिफारिस समितिले निर्धारण गरेका आधार बमोजिम ।